

प्रस्ताव: (मिति २०७७/०२/०२, शुक्रबार, ८० औं कार्यपालिका बैठक)

१. आगामी आ.व. २०७७/०७८ नीति तथा कार्यक्रम सम्बन्धमा
२. चालु आ.व. २०७६/०७७ को लागत सहभागिता योजना सम्बन्धमा
३. आर्थिक सहयोग सम्बन्धमा
४. सिद्ध रत्ननाथ नमुना विद्यालयको जग्गा सम्बन्धमा
५. विपद व्यवस्थापन सम्बन्धमा
६. म्याद थप सम्बन्धमा
७. कुहिरेपानी क्वारेन्टाइनमा चौकीदार सम्बन्धमा

निर्णय नं. १:

घोराही उपमहानगरपालिकाको मिति २०७६/१२/०३ गते र २०७७/०१/१७ गते बसेका कार्यपालिका बैठकमा तोकिएको ढाँचा सहित आगामी आ.व. ०७७/०७८ का लागि योजना, बजेट तथा कार्यक्रम २०७७ बैशाख मसान्त सम्म पेश गर्ने निर्णय भएकोमा कोरोना (कोभिड१९) को विषम परिस्थितिमा उपर्युक्त योजना, बजेट तथा कार्यक्रम हाल सम्ममा पनि पेश नभएको हुँदा समयावधि थप गरी २०७७ साल जेठ ७ गते भित्र वडाहरूले रु ९००००००।०० (अक्षरुपि नब्बे लाख मात्र) बजेटमा सिमित रही सरोकारवालाहरूसंग छलफल गरि स्वास्थ्य र कृषिलाई प्राथमिकता दिई तथा महाशाखा/ शाखाहरूले सम्बन्धित सरोकारवाला र विषयगत समितिहरूसंगको छलफल एवं सहभागितामा योजना तथा कार्यक्रम website मा राखिएको ढाँचामा तयार गरी पेश गर्ने ।

निर्णय नं. २:

घोराही उपमहानगरपालिका आ.व. २०७६/०७७ लागत सहभागितामा संचालन हुने सडक पिच सम्बन्धि योजना मध्य केही योजनाहरूमा नाला नभएको कारण नाला निर्माण नगरी सडक पिच गर्दा पिच कमजोर हुने भएकोले लागत सहभागितामा सडक पिच सम्बन्धी बजेटबाट सम्बन्धित योजनाको नाला निर्माणको समेत काम गर्न सकिने ।

निर्णय नं. ३ :

३.१ यस घोराही उपमहानगरपालिकामा देहाए बमोजिमका संघ/संस्थाबाट विभिन्न कार्यका लागि सहयोग माग भई आएको हुँदा तपशिल बमोजिम सहयोग निम्न शिर्षकबाट भुक्तानी दिने ।

सि.नं.	संस्थाको नाम	सहयोग रकम रु.	भुक्तानी शिर्षक	कैफियत
१.	श्री सत्य साई पाइप एण्ड पोल इण्डष्ट्रिज प्रा.ली.	७७४४० ००	कन्टेनर्जेसी	(जिल्ला प्रहरी कार्यलयमा ४ थान ह्युमपाइप जडान
२.	प्राइम टाइमस	५०००० ००	अन्य संस्था सहायता	covid १९ सम्बन्धमा टेलिभिजन कार्यक्रम

निर्णय नं. ४:

घोराही उपमहानगरपालिका वडा नं. १० को मिति २०७७/१/१९ गते च.नं.३१७० को पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. १० मा अवस्थित श्री सिद्ध रत्नाथ नमुना माध्यमिक विद्यालय नारायणपुर दाडले विद्यालयको स्वामित्वमा रहेको जग्गामा कम्प्लेक्स भवन, व्यापारिक सटर तथा विद्यालयको थप भौतिक संरचना निर्माण गर्नका लागि नगर विकास कोष बानेश्वर काठमाण्डौबाट सरल ऋण सहयोग लिनलाई आवश्यक प्रक्रिया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिको निर्णय सहित सिफारिस भई आएको हुँदा सरकारी सम्पत्ति हानी नोक्सानी नहुने गरी र नगरपालिकालाई व्ययभार नपर्ने गरि अनुमति दिने ।

निर्णय नं. ५ :

विपद व्यवस्थापन सम्बन्धमा

५.१ घोराही उपमहानगरपालिकाका भारत लगायत तेस्रो देशमा रोजगारीका लागि गएका र यस विषम परिस्थितिमा स्वदेश फर्केका व्यक्तिहरु एवं कोरोनाका शंकास्पद व्यक्तिहरु व्यवस्थापनका लागि प्रत्येक वडाले उपयुक्त स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्ने र सो क्वारेन्टाइनका व्यक्तिहरुको हेरचाह एवं सुरक्षाका लागि एक जना स्वास्थ्यकर्मी एवं एक जना सुरक्षाकर्मी समेतको व्यवस्था मिलाउने ।

५.२ घोराही उपमहानगरपालिका वडा नं. ११ को च.नं. १६०२ मिति २०७७/०१/२४ को पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतका आधारमा घोराही उपमहानगरपालिका वडा नं. ११ पलासीपुर

बस्ने श्री द्रोण बहादुर घर्तीको घरमा मिति २०७७/०१/२३ गते चट्याङमा परि आगलागी भएको हुँदा निज प्रभावितलाई राहत स्वरूप पाँच (५) बन्डल जस्तापाता स्थानीय विपद कोष सी.नं. २६४ बाट उपलब्ध गराउने ।

५.३ घोराही उपमहानगरपालिका वडा नं. १४ को मिति २०७७/०२/०१ गते च.नं. १९२२ को पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. १४ मा यस आ.व. २०७६/०७७ मा कार्यक्रमको सि.नं. ४१८ मा नेपाल बैंक, राम जानकी टोल हुँदै चमै सोता सम्म फुटपाथ सहितको नाला निर्माण योजनाको काम अधुरो रहेको हुँदा यस क्षेत्रमा पानीको डुबान हुनगई विपद आइपर्न सक्ने भएकोले सो कार्यको लागि आवश्यक बजेट व्यस्थापनको लागि माग भई आएको हुँदा उक्त कार्य लगत इस्टिमेट अनुसार गर्ने ।

निर्णय नं. ६:

नेपाल उर्जा विकास कम्पनी प्रा.ली. को मिति २०७६/१२/०७ को पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित ल्याण्डफिल साइडमा Waste to Energy कार्यक्रम अन्तर्गत यस कम्पनीबाट २००० घ.मी. क्षमताको वायो ग्यास प्लान्ट निर्माण गर्न सम्झौता भएको थियो । उक्त कार्य मिति २०७६/११/१३ गते बसेको कार्यपालिका बैठकले मिति २०७६ साल चैत्र मसान्त सम्म सम्पन्न गर्ने गरी म्याद थप भएकोमा कोरोनाको महामारीका कारण सो समयमा संपन्न गर्न नसकेको हुँदा २०७७ कार्तिक मसान्त सम्म म्याद थप गर्न सम्बन्धित निर्माण कम्पनीबाट अनुरोध भई आएको हुँदा सो अवधि सम्म म्याद थप गर्ने ।

निर्णय नं. ७:

प्रेरणाका लागि अभियानको मिति २०७७/२/१ गते च.नं. ३२ को पत्रानुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कुइरेपानी स्थित प्रेरणाका लागि अभियान संस्थाको भवनलाइ क्वारेन्टाइन बनाई प्रयोगमा ल्याएको र मिति २०७६/१२/११ गते देखि उक्त कार्यका लागि संस्थाका चौकीदार केशर बहादुर वलीले चौकीदारीको काम गर्दै आउनुभएको हुँदा सो संस्थामा क्वारेन्टाइन रहिन्जेलसम्मका लागि निज चौकीदारलाइ ज्याला तथा बत्ति पानीको रकम सहयोग गर्ने ।

